



सम्पादकीय

वर्ष ४

अङ्क ९

२०७९ फागुन १० बुधबार

आत्मनिर्भर अर्गानिक जिल्ला बनाउन हातेमालो गरौं

अर्गानिक जिल्ला घोषणा गरी रासायनिक मल लगायत सबैखाले विषादीहरू प्रतिबन्ध लगाएको रुकुमपूर्वमा अहिले अर्गानिक कृषि खेतीतर्फ किसानहरूको आकर्षण बढ्दै गएको छ। विशेष गरी स्थानीय तहको पहलकदमीमा कृषकहरू अर्गानिक तरकारी तथा फलफूल खेतीमा अग्रसर भएको देखिन्छ। जिल्लाका उच्च पहाडी एवं हिमाली क्षेत्रहरूमा कृषकहरूले मौसम र हावापानी अनुसारका फलफूल एवं तरकारी खेतीमा प्रशस्त लगानी गरिरहेका छन्।

यसै सन्दर्भमा भूमे गाउँपालिकाले स्थानीय उत्पादनको प्रचार प्रसार र प्रवर्द्धनका लागि यही फागुन १२ र १३ गते पालिका कार्यालय खाबाडबगरमा बृहत कृषि मेला प्रदर्शनीको आयोजना नै गरेको छ। मेलामा कृषकहरूलाई आफूले उत्पादन गरेको कृषि पशुपन्छीजन्य बाली/वस्तुहरू रैथाने खाद्यान्न, दलहन, मसला, फलफूल, तरकारी, हस्तकला, लघु उद्यम, पशुपालन, पन्छीपालन लगायतका बाली तथा वस्तुहरू प्रदर्शनीमा ल्याउन गाउँपालिकाले आग्रह नै गरेको छ। साथै उत्कृष्ट कृषक र राम्रो कृषि उपजलाई पुरस्कृत गर्ने पनि पालिकाको योजना रहेको छ। गाउँपालिकाले कृषि मेला राखी पुरस्कारको व्यवस्था समेत गर्दा कृषकलाई कृषिप्रति आकर्षण बढ्नुका साथै उनीहरूलाई प्रोत्साहन मिल्ने देखिन्छ।

कृषि क्षेत्रप्रति कृषकलाई आकर्षित गर्ने मात्रै होइन, विषादीमुक्त अर्गानिक खेतीतर्फ अग्रसर गराउन स्थानीय सरकारले रासायनिक मलमा प्रतिबन्ध लगाई प्राङ्गारिक मल बनाई अर्गानिक तरकारी र फलफूल उत्पादनका लागि प्रवर्द्धन गरिरहेको छ। तरकारी तथा फलफूलमा स्थानीयलाई नै आत्मनिर्भर बनाई बाहिरबाट आउने विषादीयुक्त तरकारी तथा फलफूललाई समेत रोक्ने गरी स्थानीय सरकारहरूले काम गरिरहेका छन्। यस्ता सकारात्मक कदमलाई साथ दिदै जिल्लालाई अर्गानिक तरकारी तथा फलफूल उत्पादनको केन्द्र बनाउन पालिका तथा जिल्लावासी सबैको हातेमालो जरुरी छ।



प्रकाशक

भूमे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय

खाबाडबगर, रुकुम (पूर्व)
लुम्बिनी प्रदेश नेपाल

प्रदेशसभाका सभामुखसँग भूमे गाउँपालिकामा अन्तरक्रिया



❖ बालाराम शेर्पाली

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले दुर्गम क्षेत्रमा विकास निर्माणको कामलाई प्राथमिकतामा राखिने बताउनु भएको छ।

भूमे गाउँपालिकाको कार्यालय खाबाडबगरमा मंगलबार (फागुन ९ गते) आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले विकट र दुर्गम क्षेत्रमा विकास निर्माणका काम द्रुत गतिमा अघि बढाउन पहल गर्ने बताउनु भएको हो।

सभामुख निर्वाचित भएपछि पहिलोपटक रुकुमपूर्वमा आउनुभएका सभामुख घर्तीले संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्धित ऐन कानूनहरु निर्माण र सहजीकरणमा आफू कटिबद्ध भएर लाग्ने बताउनु भयो। कतिपय ऐन, कानून संघबाटै निर्माणमा ढिलाइ हुँदा प्रदेश

र स्थानीय तहलाई असहज भएको चर्चा गर्दै घर्तीले संघले कानून निर्माण गरेपछि प्रदेश र स्थानीय तहलाई पनि सहज हुने उहाँको भनाई थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुरल पुनले रुकुमपूर्वको विकास निर्माणका काम अघि बढाउन र जनतालाई साँच्चै परिवर्तनको अनुभूति दिलाउन आफूले सक्दो पहल गर्ने बताउनु भयो।

अन्तरक्रिया कार्यक्रममा सभामुख घर्ती र प्रदेशसभा सदस्यसमक्ष स्थानीय तहका जनप्रतिनिधिहरुले काम गर्दाको कठिनाइ र गुनासो सुनाउनु भएको थियो।

गाउँपालिकाको वडा नं. ८ मा अझै विद्युत सेवा नभएको, रोल्पाको थबाडबाट भूमे गाउँपालिकाको महतसम्म सडक

कालोपत्रे गर्ने भनिए पनि नभएको भन्दै स्थानीयले गुनासो गरे। त्यस्तै, वडा नं. २ का अध्यक्ष नारायण पुनले विकास निर्माणको काम सुरु गर्दा प्रदेश कार्यालयले आफू खुसी नगरी जिल्ला स्तरमा रहेका कार्यविधि, स्थानीय तह र जनताले चाहेको/खोजेको विकासको काम अघि बढाए राम्रो हुने सुझाव दिनुभयो।

वडा नं. ३ का अध्यक्ष प्रशुराम बुढाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले पछाडि परेका उत्पीडित वर्ग, दलित र महिला लगायत निजामती सेवाका कर्मचारीहरूलाई कसरी सेवा प्रदान गर्ने, शिक्षा स्वास्थ्य खानेपानी क्षेत्रमा स्थानीय सरकार र प्रदेश सरकारले जोड दिन भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

स्थानीय तहका जनप्रतिनिधि र सर्वसाधारणको गुनासो सुनिसकेपछि प्रदेशसभा सभामुख र प्रदेश सभा सदस्यले समस्याहरूलाई गम्भीरतापूर्वक सुनेको भन्दै आगामी दिनमा विकास निर्माणको काममा तिब्रता दिने विश्वास तिब्रता दिने बताएका छन्।

अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सदस्य सुरुल पुन, भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, भूमे गाउँपालिका पूर्वअध्यक्ष रामसुर बुढा, उपाध्यक्ष सबिना बुढा, प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ लगायत गाउँ कार्यपालिका सदस्यहरू र सबै वडा अध्यक्षहरूको उपस्थित रहेको थियो।

कुकुरलाई रेबिजविरुद्धको खोप

❖ बालाराम शेर्पाली

भूमे गाउँपालिका वडा नं. ९ चुनबाडमा बिहीबार एक कार्यक्रमको आयोजना गरि कुकुरलाई एन्टिरेबिज खोप लगाइएको छ। उक्त स्थानमा रहेका ७० वटा कुकुरलाई खोप लगाइएको हो।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमपूर्व तथा वडा नं. ९ चुनबाडको समन्वयमा खोप लगाइएको कार्यालय प्रमुख पिताम्बर बस्नेतले बताउनु भयो। उहाँका अनुसार चुनबाडमा धेरै कुकुर रहेको भन्ने खबर भएपछि वडासँगको समन्वयमा खोप कार्यक्रम सञ्चालन गरिएको हो।



चुनबाडमा सबैको घरमा कुकुर पालिने तर रेबिजविरुद्धको खोप भने नलगाउने भएकाले पनि सन्देशसहित खोप लगाइएको छ।

महतमा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु

❖ बालाराम शेर्पाली

रुकुम पूर्वको भूमे गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन ८ गते सोमबारदेखि सुरु भएको छ। शिल्ड भूमे गाउँपालिका वडा नं ६ महतमा रहेको बृहत्त रंगशालामा सुरु भएको हो। फागुन ११ गतेसम्म



सञ्चालन हुने रनिङ शिल्डको उद्घाटन लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले गर्नुभएको थियो।

शिल्डअन्तर्गत छात्र, छात्रा भलिबल, कबड्डी, फुटवल प्रतियोगिता हुने छ। त्यस्तै एथलेटिक्सअन्तर्गत ट्रयाकतर्फ छात्र १ सय मिटर, २ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटरको दौड हुने शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कौशल कुमार तिवारीले जानकारी दिनुभयो।

उहाँका अनुसार छात्रातर्फ १ मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ मिटर दौड प्रतियोगिता हुने छ। छात्र छात्रा रिले दौड समेत हुने उहाँले बताउनु भयो। उफ्रने, फ्याँक्ने (फिल्ड)तर्फ छात्र छात्रा हाइजम्प, लडजम्म, त्रिपल जम्प, ज्याभलिङ थ्रो र सटफुट खेल सञ्चालन गरिने छ।

भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभाका

सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुन, जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, उप-प्रमुख मोहन केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, गाउँपालिका उपाध्यक्ष सविना बुढाको आतिथ्यता रहेको थियो।

त्यस्तै जिल्ला समन्वय अधिकारी रविन्द्र बुढा क्षेत्री, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, ९ वटै वडाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, स्थानीयबासी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

देवबहादुर बुढा मगरको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रमको सञ्चालन चन्द्र रसाइलीले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा स्थानीय कला संस्कृति झल्किने झाँकी, नृत्य, र्याली, नाटक तथा विविध साँस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। रनिङ शिल्ड यही फागुन ११ गतेसम्म चलनेछ।

जनताको हित र वडाको विकासका लागि काम गर्छु

▪ टेकप्रसाद बुढा, भूमे गाउँपालिका वडा नं. ५ का अध्यक्ष



भूमे गाउँपालिका वडा नं ५ को अध्यक्षमा निर्वाचित भएपछि वडाको विकासका लागि के कस्ता कामहरू गर्नुभयो? आगामी ५ वर्षसम्म के कस्ता योजनाहरू ल्याउनुभएको छ?

म यसपटक मात्रै होइन, अघिल्लो कार्यकाल (२०७४-२०७९) मा पनि यही वडा अध्यक्षमा निर्वाचित भएको थिएँ। मैले वडाको समग्र विकास र यहाँका जनताको सेवा सुविधाको लागि २०७४ सालदेखि नै प्रतिबद्ध भएर लागि रहेको छु।

युवालक्षित वर्गलाई उनीहरूले चाहेका र खोजेका विभिन्न कार्यक्रम तथा तालिम सञ्चालन गरेको छु। वडाका विभिन्न गाउँ टोलमा खानेपानी, सिँचाइ, सडक नपुगेको बस्तीमा सडक विस्तारका लागि बजेट विनियोजन र कार्यान्वयन गर्ने काम गरेको छु। महिला दिदीबहिनीहरूलाई सिलाइ कटाइ तालिम

पनि सञ्चालन गरिएको छ। वडा नम्बर ५ को धौला पहिरो सिमाना पर्दछ। सिमा क्षेत्रमा ३ वटा टोलहरू दालिबाड, सेराबाड र साकिक पर्दछन्। अहिले यी टोलहरूमा कच्ची सडक विस्तार भइसकेको छ।

हाम्रो वडामा विभिन्न जातजाति र भाषाभाषी र समुदायको बसोबास रहेको छ। विशेष गरी मगर समुदायमध्ये पुन, बुढाहरूको बाहुल्य छ भने ठकुरी र दलित समुदायको पनि बसोबास रहेको छ।

वडा नं. ५ लाई कृषि क्षेत्र भनेर घोषणा गरिएको छ। यहाँ कस्तो खालको कृषि खेती गरिन्छ? तपाईंहरूले कृषि क्षेत्रको लागि के कस्ता पहल गर्नुभएको छ?

हाम्रो वडाको डालिबाडमा केरा खेती, सेराबाडमा किवी खेती र उपल्लो साकिकमा अदुवा खेती क्षेत्र भनेर २०७५ सालमै घोषणा भइसकेको छ।

अर्गानिक जिल्ला भनेर घोषणा गरेको हुँदा यहाँ रासायनिक मल ल्याउन प्रतिबन्ध लगाइएको छ। अर्गानिक उत्पादन गर्ने र उपभोक्तालाई अर्गानिक वस्तुहरू उपलब्ध गराउन हामी प्रतिबद्ध छौं। त्यसका लागि प्राङ्गारिक मलको प्रयोग गरी ताजा फलफूल, तरकारी उत्पादन गरी स्वस्थ खाद्यान्न बजारमा पुऱ्याउने हाम्रो उद्देश्य हो। कृषकहरूको आयआर्जन बढाउन र बाहिरबाट आयात गरिएको तरकारी, फलफूल हाम्रो गाउँ बस्तीमा भित्रिन नदिन पकेट क्षेत्र घोषणा गरिएको हो।

डालीबाडमा परीक्षणको रूपमा लगाएको किवी खेतीको उत्पादन राम्रो भएपछि कृषकहरू अहिले किवी खेतीतर्फ आकर्षित भएका छन्। डालीबाडमा २०७७ माघमा परीक्षणको रूपमा करिब ५० बोट किवी लगाएका थियौं।



परीक्षणको रूपमा लगाएको किवीले २ वर्षमा नै फल दिन थालेपछि यहाँको माटो किवी फलको राम्रो रहेको निष्कर्षसहित कृषकहरूले चालु आर्थिक वर्षमा १५ रोपनी जग्गामा करीब १० लाखको किवी खेती गरेका छन्।

उत्पादित किवीले बजार नपाए स्थानीय जनप्रतिनिधिको हैसियतले तपाईं कसरी समाधान गर्नुहुन्छ?

किसानले आफूले उत्पादन गरेको वस्तु आफूले तोकेको मूल्यमा बेच्न पाउनु पर्छ। आफ्नो श्रमको मूल्य उठाउन पाउनु पर्छ। यहाँ व्यापारीहरूले किसानले भनेको मूल्यमा खरिद नगर्दा किसानहरू मर्कामा परेको कुरा साँचो हो। तैपनि किसानले उत्पादन गरेको कृषिजन्य उपज तरकारी, फलफूलको भाउरेट तोकेर बजारसम्म पुऱ्याउन वडाको तर्फबाट व्यवस्था मिलाउन मैले पहल गर्छु।

अर्गानिक जिल्ला घोषणा गरेर रासायनिक मलमा प्रतिबन्ध लगाउनु भएको छ, तरकारी, फलफूल खेती कसरी सम्भव हुन्छ?

तरकारी, फलफूल लगायत हाम्रो खेतबारीमा सबै प्राङ्गारिक मलको प्रयोग गर्ने सोचसहित समग्र रुकुमपूर्व जिल्लालाई नै अर्गानिक घोषणा गरेका हौं। अहिले पनि हाम्रो गाउँवस्तीमा

गाई, भैंसी, बाखा, भेडा लगायतका पशुपालन गर्ने चलन छ। ती पशुबाट प्राप्त मलले नै हाम्रो खेतबारीमा राख्न प्रशस्त हुन्छ। हामीले रासायनिक मल मात्रै होइन, विभिन्न प्रकारका विषादीहरू समेत खेतबारीमा प्रयोग गर्दैनौं। धेरै मुनाफा गर्ने लोभमा विभिन्न विषादी मिसिएका तरकारी, फलफूल फलाउनु हुँदैन, शुद्ध अर्गानिक तरकारी, फलफूलले मानिसको जीवन स्वस्थ बनाउँछ भन्नेमा हामी सचेत छौं। रासायनिक मल र विभिन्न विषादीको प्रयोगले यहाँको माटो पनि बिग्रिन्छ। रासायनिक मलको प्रयोगबिना पनि तरकारी तथा फलफूल खेती गर्न सकिन्छ भनेर हामीले सन्देश दिन पनि चाहेका छौं।

वडाबासीलाई के भन्नुहुन्छ?

मलाई दुई पटक भूमे गाउँपालिका वडा नं. ५ का बासिन्दाले मलाई आफ्नो अमूल्य भोट दिएर जिताउनु भयो। वडाको नेतृत्व गर्ने अवसर दिनुभयो, त्यसका लागि सम्पूर्ण ५ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु। जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ, त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिने छैन। जनताको हित र वडाको विकासका लागि म सदैव तयार हुनेछु।



युद्ध पर्यटन सम्पदा गणतन्त्र संग्रहालय भेरीडाँडा चुनबाड

❖ चन्द्रसिंह श्रेष्ठ

जङ्गलको बीचमा रहेको भेरीडाँडा आफैमा जति मनमोहक र आनन्ददायक छ त्यति नै ऐतिहासिक चुनबाड बैठकका नामले पनि चीरपरिचित छ। नेपालमा दश वर्षे लामो माओवादी सशस्त्र जनयुद्धलाई शान्तिपूर्ण बाटोमा डोऱ्याउने ऐतिहासिक चुनबाड बैठक सबैले सुनेकै नाम हो; जहाँ वि.सं. २०६२ साल असोज-कात्तिकमा प्रचण्ड, बाबुराम, बादल लगायतका शीर्ष नेतासहितको तत्कालीन माओवादी सीसी बैठक बसी सशस्त्र जनयुद्धबाट शान्ति र संविधानको बाटो अङ्गिकार गरी शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने निर्णय भएको थियो।

सोही निर्णयले लामो समयसम्म चलेको सशस्त्र द्वन्द्वले नेपालको भविष्य र शान्ति प्रक्रियामा ऐतिहासिक मोड लियो। सशस्त्र युद्ध शान्तिमा परिणत भएपछि विभिन्न

सम्झौता भए; विस्तृत शान्ति सम्झौता भयो; आपसमा वैरभाव भएका दुई समानान्तर सेना समायोजन भए। धेरै मरेका सपनाहरू व्यँझिए, देशमा गणतन्त्र आयो; शासन र प्रशासनले नयाँ मोड लियो। यो निर्णय हुँदैनथ्यो त अहिलेको यो अवस्था सायदै आउँथ्यो भन्ने अनुमान लगाउन सकिन्छ।

नेपाललाई शान्तिपूर्ण बाटोमा दोऱ्याउने ऐतिहासिक निर्णय भएको चुनबाड बैठकलाई ऐतिहासिक जनयुद्ध संग्रहालयको रूपमा विकास गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ पौष ९ गतेका दिन जनयुद्ध संग्रहालयको विधिवत् रूपमा उद्घाटन गर्नुभएको थियो। सोही बमोजिम भेरीडाँडा जनयुद्ध संग्रहालयको भौतिक पूर्वाधार सम्बन्धी काम समेत भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, भूमे गाउँपालिकाबाट विभिन्न चरणमा भौतिक तथा वित्तीय लगानी भएका छन्। अन्तरतह सरकारले हाल पनि लगानी गरिरहेको छ। व्यवस्थित योजना बमोजिम तत्कालीन युद्ध अभ्यास, बैठक क्रियाकलाप र निर्णय, युद्ध सामग्री र गतिविधिको संरक्षण गरी युद्ध संग्रहालयको रूपमा विकास गर्न सकिएको खण्डमा युद्ध पर्यटन, अध्ययन A अनुसन्धानको क्षेत्रबाट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिन्छ।



पर्यटकीय गन्तव्यको नाम:	गणतन्त्र संग्रहालय भेरीडाँडा चुनबाड
स्थान:	रुकुम) पूर्व जिल्ला भूमे गाउँपालिका वडा नं ९ चुनबाड
विशेषता	युद्ध पर्यटन, खोज अध्ययनको स्रोत, ऐतिहासिक स्थल, विस्तृत शान्ति सम्झौता सम्पन्न गर्न प्रथम बैठक बसेको स्थान, युद्धकालीन हातहतियारका नमूना राखिएको भेरीडाँडाको रमणीय दृश्यावलोकन गर्न सकिने
पूर्वाधारको अवस्था:	सडकको पहुँच) २५-३० मिनेट सिँठी चढनुपर्ने, खाना र आवास तथा शौचालय उपलब्ध रहेको।
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य	मैना सम्धी गुफा, तीन बहिनी लेक भूमे ९ महत् युद्ध फिचर) भूमे ६, प्राचीन मगर वस्ती) लुकुम काँक्री (भूमे) १ र २ (सुन्दर रुकुमकोट) सिस्ने ५ र ६ (तकसेरा वस्ती) पुथा उत्तरगंगा गापा, ढोरपाटन सिकार आरक्ष) बाग्लुङ
पर्यटकले समय व्यतित गर्न सक्ने आधार	युद्ध संग्रहालयभित्र सशस्त्र युद्धकालमा जनसेनाहरूले प्रयोग गरेका विभिन्न हतियार, दस्तावेज, डकुमेन्ट्री, ऐतिहासिक चुनबाड बैठकका क्रममा

	भएका गतिविधिहरूको जानकारी, नजिकमा रहेका कृषि, नर्सरीहरू, मैनासम्धी गुफाभित्रको अपूर्व प्राकृतिक कलाहरूको अध्ययन अनुसन्धान, मनोरम दृश्यावलोकनका साथै चलचित्र छायांकनका लागि समेत उपयुक्त
लोकप्रियता	सशस्त्र युद्धलाई शान्तिपूर्ण आन्दोलनमा रूपान्तरण गर्ने ऐतिहासिक चुनबाड बैठकको नामले परिचित
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल	नेपाल सरकारबाट यसअघि पूर्वाधार निर्माणका लागि थुप्रै लगानी भएको। आ.व. ०७४।७५ मा भूमे गापाबाट रु. २० लाख, नेपाल पर्यटन बोर्डबाट रु. १५ लाख तथा पर्यटन विभागबाट रु. १० लाख विनियोजन भई पूर्वाधार लगायतका योजना सम्पन्न। चालु आ.व.मा गापाबाट रु. १० लाख विनियोजन
सुरक्षा प्रबन्ध/संरक्षण	कम्पाउण्ड वाल र गेटको व्यवस्था गरिएको। सुरक्षा चुनौति नदेखिएकाले सुरक्षा गार्डको व्यवस्था नगरिएको। पर्यटक तथा संरचनामा बाह्य सुरक्षा चुनौति नरहेको।
विकास गर्न सकिने सम्भावना	जनयुद्ध संग्रहालय निर्माण गरेर युद्ध र शान्तिको विषयमा अध्ययन गर्ने थलोको रूपमा विकास गर्न सकिने, संग्रहालय मर्मत सम्भार/प्रचारप्रसारमा विशेष जोड दिनुपर्ने

युएमएन रुकुमपूर्व क्लष्टरको समीक्षा

❖ बालाराम शेर्पाली

रुकुमपूर्वमा सञ्चालित परियोजनाहरूको कामकाजका बारेमा युनाइटेड मिशन टु नेपाल रुकुम पूर्व क्लष्टरले समीक्षा गरेको छ। शुक्रबार भूमे गाउँपालिका-१ लुकुममा युएमएन रुकुमपूर्वले चालू आर्थिक वर्षमा सञ्चालित परियोजनाको अवस्थाबारे समीक्षा गरेको हो।

युएमएनको आर्थिक सहयोगमा नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुम र नेपाल जनजागरण मञ्च एन-प्याफ रुकुममार्फत् विभिन्न परियोजना सञ्चालित रहेको छ।

समुदायमा सचेतना, विपन्न घरपरिवारको जीविकोपार्जनमा सहयोग, अपाङ्गता पुनःस्थापना, मानसिक रोगको पहिचान र रोकथामका उपाय, शैक्षिक सुधार कार्यक्रम लगायत क्षेत्रमा विभिन्न परियोजनामार्फत काम भइरहेको युएमएनका शिवप्रसाद अधिकारीले बताउनु भयो। काम गर्दा देखिएका चुनौतीलाई समाधानका उपायको अवस्थाबारे समीक्षा गरिएको अधिकारीले जानकारी दिनुभयो।

यसैबीच गत आर्थिक वर्ष सन् २०२२ मा जनजागरण मञ्च र मिक नेपालमा उत्कृष्ट काम गर्ने दुई कर्मचारीलाई सम्मान गरिएको छ।

जनजागरण मञ्चको तर्फबाट अपाङ्गता पुनःस्थापना परियोजनाका फिल्ड सुरभाइजर निदान बुढा मगर र मिक नेपालको तर्फबाट सक्षम परियोजनाका लेखापाल यर्मिया बोहरालाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको हो।

समीक्षा कार्यक्रममा युएमएनका टिम लिडर शिवप्रसाद अधिकारी, मिक नेपालका अध्यक्ष धनबहादुर घर्ती मगर, जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारी लगायत विभिन्न परियोजनामा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो।


फागुन १२ र १३ गते कृषि मेला

यही फागुन १२ र १३ गते भूमे गाउँपालिकाको कार्यालय खाबाडबगरमा पालिका स्तरीय बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ।

भूमे गाउँपालिका कृषि सेवा केन्द्र, रुकुमपूर्व र रुकुमेली समाज विकास केन्द्र, खाद्य सुरक्षा तथा वातावरणमैत्री उद्यम प्रवर्द्धन परियोजना, रुकुमपूर्वको संयुक्त आयोजनामा पालिका स्तरीय बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो।

कृषि मेलामा कृषकहरूले उत्पादन गरेका कृषि तथा पशुपन्छीजन्य बाली एवं वस्तुहरू प्रदर्शनीमा राखिने भूमे गाउँपालिकाका कृषि प्रसार अधिकृत स्वतन्त्रराज चौधरी जानकारी दिनुभयो। कृषि मेला तथा प्रदर्शनी मारिङ्ग बहुउद्देश्यीय सहकारी संस्थाको प्राङ्गण खाबाडबगरमा आयोजना गरिने चौधरीले बताउनु भयो।

मेलामा कृषकले उत्पादन गरेका कृषि बाली, फलफूल, तरकारी, हस्तकला, लघु उद्यमलगायत विभिन्न बालीहरू प्रदर्शन गर्न सकिने चौधरीले जानकारी दिनुभयो। चौधरीका अनुसार प्रदर्शनीमा उत्कृष्ट कृषकलाई पुरस्कारको व्यवस्था गरिएको छ। बाली तथा वस्तु प्रदर्शनीको लागि फागुन १२ गते दर्ता गरिने र १३ गते पुरस्कार वितरण गरिने चौधरीले बताउनु भयो।



नाम : अर्जुन विक

कक्षा : ५

श्री सरस्वती माध्यमिक विद्यालय भूमे-८ सिमखोला

बाल प्रतिभा स्तम्भका लागि अनुरोध

भाइबहिनीहरू, तपाईंहरूले चित्र बनाउँदा सेतो कागज (हाइट पेपर) वा ड्रइड पेपरमा बनाउनु होला। धर्सा भएको कापीमा बनाएको तस्बिर छापन योग्य हुँदैन। चित्रको तल सानो अक्षरमा आफ्नो नाम, उमेर, कक्षा र विद्यालयको नाम लेख्न नभुल्नुहोला।

चित्रका साथै भाइबहिनीहरूले कविता, गीत, गजल पनि लेखेर पठाउन सक्नुहुनेछ। साहित्यिक सिर्जना वा चित्रहरू गाउँपालिकाको केन्द्र खाबाडबगर, वडा कार्यालय वा हाम्रो इमेल news.bhume@gmail.com मा सिधै पठाउन सक्नु हुनेछ।

कविता

हाम्रो वन, नेपालको धन



आहा कति राम्रो हाम्रो वन

सुन्दरता र हरियालीले भरिएको नेपालको धन

आफ्नो भाइजस्तो मानौं यो हाम्रो वनलाई

सधैँभरि घाँस र दाउरा दिएर निधक दिने यो हाम्रो मनलाई

धेरै जातिका रुख विरुवाहरू छन् वनमा

न्याउली चरी रोएको सुनेर खुसी हुन्छ यो मनमा

वनजङ्गल हामीले फैलाउनु पर्छ

रुखविरुवा काट्यौं भने सानैमा मर्छ

रुख विरुवा नकाट्ने मान्छेकै मन हो

यो नेपाललाई चिनाउने सुन्दर वन हो

कति मरे विरुवाहरू डढेलो लागि

नाङ्गो डाँडामा विरुवा रोपी सुन्दर वन हो।

जमुना शेर्पाली

स्कूल : श्री टक्सार माध्यमिक विद्यालय

भूमे-३, झुम्लाबाड, रुकुमपूर्व

कविता

अचेल

❖ केएल पीडित

मेरै विरुद्ध आन्दोलित छन् मेरा कविताहरु

ए कवि !

खै त्यो नूतन बिम्ब !?

खै त्यो सर्वकालिक बिम्ब !?

शुष्क जिन्दगी सिंचने

लय र संगीतको त्यो कञ्चन नदी

भासियो कुन गर्तमा !?

पुरियो कुन पहिरोमा !?

कुन हुरीले लाछ्यो त्यो सपना !?

कुन छालले ताछ्यो त्यो आदर्श !?

क्रुद्ध मेरा कविताहरुले

यसरी यसरी प्रश्नका चुच्चा ठोंडहरुले

ठुंगिरन्छन् मलाई

लगातार लगातार ठुंगिरन्छन्।

ए कवि !

खै त्यो तिलस्मी नायक !?

जो मुस्कुराउँथ्यो हरदम हरदम

पसिनाले भिजेका अनुहारहरुमा

जो सलबलाउँथ्यो हरपल हरपल

ठेला उठेका मुठीहरुमा

र, जो प्रहर हरप्रहर

छिचोल्दै सन्त्रासका भुइँकुहिरोहरु

एकनास/एकनास

घाम छेक्ने पहाडहरुमा

पड्काइरन्थ्यो क्रान्तिको ग्रीनेट

क्रुद्ध मेरा कविताहरुले

यसरी यसरी प्रश्नका घनहरुले

हिकाइरहन्छन् मेरो चेतनाको छातिमा।

लखेटिएर आफ्नै कविताहरुले

द्विविधाको यो मसाने गल्छीमा

लमतन्न परेको छु म

अलिपर गगान पखेरामा

जून च्यापेर कोखिलामा

क्रुद्ध मेरा कविताहरु

उधिनिरहेछन् धमाधम सहिदका चिहानहरु

र, देखेर यो अद्रूत दृश्यबिम्ब

म झन्झन् प्राणविहीन हुँदै गएको छु।

साँच्चै !

किन यति उग्र भए मेरा कविताहरु !?

किन यति क्रुद्ध भए मेरा कविताहरु !?

घोराही दाड

लोकसेवा आयोग, शिक्षक सेवा आयोग, हाजिरी जवाफ प्रतियोगिताका लागि उपयोगी

१. कवि मोहनहिमांशु थापाको निधन कहिले भएको हो?
≡ वि.सं. २०७९ फागुन ४
२. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनअनुसार देशकै उत्कृष्ट बन्न सफल स्थानीय तह कुन हो?
≡ नरैनापुर (बाँके) (सो मूल्याङ्कन प्रतिवेदन (२०७९ मा प्रकाशित) अनुसार प्युठान नगरपालिका दोस्रो र म्याग्दीको मङ्गला गाउँपालिका तेस्रो भएका।)
३. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)द्वारा प्रदान गरिएको इन्जा बौद्धिक अनुसन्धान वृत्ति पुरस्कार (२०७९) बाट कसलाई सम्मान गरियो?
≡ जगत नेपाल र माधवप्रसाद तिवारी
४. नेपालमा निर्वाचन दिवस कहिले मनाइन्छ?
≡ फागुन ७ (वि.सं. २०७९ फागुन ७ मा ७औँ निर्वाचन दिवस मनाइएको।)
५. यम (प्लुटो)लाई ग्रहको स्तरबाट हटाई पुडुके ग्रह (ड्वार्फ प्लानेट)को मान्यता कहिले दिइएको हो?
≡ सन् २००६ (यसका पाँच उपग्रह (चारोन, हाइड्रा, केरवैरस, निक्स एवं टिक्स रहेका। यसलाई सन् १९३० मा क्लाइड टम्बगले पत्ता लगाएका।)
६. पुरातात्विक शिल्पी सङ्ग्रहालयको निर्माण कहाँ गरिएको छ?
≡ गाउँसहरस्थित थुम्काडाँडा (लमजुङ) (पहाडी दलित समुदायको पहिचानका रूपमा निर्माण भएको सो सङ्ग्रहालयमा पूर्वजहरूले बनाएका वस्तु राखिएको।)
७. बास्केटबल खेलमा हुप कति फिट उचाइमा रहेको हुन्छ?
≡ १० फिट
८. नेपालमा प्रथम राष्ट्रिय स्की (हिउँमा चिप्लिने खेल) कुन जिल्लामा आयोजना भएको हो ?
≡ रसुवा
९. प्रथम दक्षिण एसियाली खेलकुद प्रतियोगिता कहिले र कहाँ आयोजना भएको हो ?
≡ सन् १९८४ सेप्टेम्बर १७-२३, काठमाडौँ (नेपालमा आयोजना भएका साग खेलकुद प्रतियोगिता प्रथम सन् १९८४ काठमाडौँ, आठौँ सन् १९९९ काठमाडौँ, १०औँ सन् २०१९ काठमाडौँ, पोखरा, जनकपुर)
१०. साहसिक खेल भिया फराटा नेपालमा पहिलो पटक कुन ठाउँमा आयोजना गरियो?
≡ ग्याल्जेन पिकको बेस क्याम्प (जुगल हिमाल)
११. नेपालमा पहिलो पटक बिनाअप्रेसन मुटुको भल्भको सफल प्रत्यारोपण गर्ने अस्पताल कुन हो?
≡ शहीद गङ्गालाल हृदय केन्द्र
१२. वित्तीय संस्थाका लागि जलवायु परिवर्तन कानून लागू गर्ने विश्वकै पहिलो राष्ट्र कुन हो ?
≡ न्युजिल्यान्ड (सन् २०२१)
१३. इन्डोनेसियाको संसद्द्वारा राजधानी सार्ने कानून कहिले पारित भएको हो ?
≡ सन् २०२२ जनवरी १८
१४. नेपालको पहिलो खुला दिसामुक्त घोषित जिल्ला कुन हो ?
≡ कास्की (घोषणा भएको मिति: वि.सं. २०६८ असार १०) दक्षिण एसियामै खुला दिसामुक्त घोषित हुने पहिलो राष्ट्र नेपाल २०७६ असोज १३ (सन् २०१९ सेप्टेम्बर ३०) रहेको।

संकलन/प्रस्तुतकर्ता: टंक के.सी. गोरखापत्र दैनिकबाट साभार

आयुर्वेदिक वनस्पति बोजोका फाइदा



तपाईंले आयुर्वेदिक वनस्पति बोजोका बारेमा केही न केही त सुन्नै भएको छ होला। गुण थाहा नपाए पनि कुनै बेला खानु भएको पनि होला। स्वर बस्दा, घाँटी दुख्दा बोझो खाने चलन छ। यहाँ हामीले बोजोका फाइदाका बारेमा चर्चा गरेका छौं।

बोजो एक प्रकारको वनस्पति हो। यसको जरालाई हामी बोजो भन्छौं। पात चुप्पी जस्तै वा ग्लाडिओल्स प्रजातिका फूलजस्तै हुन्छ। आयुर्वेदमा यसको खास महत्व छ।

बोजो ओसिलो स्थानमा फस्टाउँछ। सिमसार त बोजोको लागि अनुकूल स्थान नै भयो। कति ठाउँमा यो आफै उम्रिन्छ। कतिपय ठाउँमा भने आफैले रोप्नुपर्छ। बोजो रोपेको एक वर्षपछि प्रयोग गर्न मिल्छ। यसको जराबाट

बोट फैलिन्छ। एक पटक राम्ररी फस्टाएको बोजो अक्सर मासिएर जाँदैन।

गाउँघरतिर घाँटी दुख्दा बोझो चपाउन दिइन्छ। बोजो मुखमा हालेपछि यसको टर्रो र तिख्खर स्वादको रस आउँछ। उक्त रसले घाँटी दुखेको वा टन्सिलको समस्यामा आराम दिन्छ।

तर, बोजोको उपयोगिता यतिमा मात्र सकिदैन। यो यस्तो औषधीय गुणको वनस्पति हो, जसले हामीलाई प्राकृतिक उपचारमा प्रभावकारी ढंगले काम दिन्छ।

के हो बोजो?

बोजो एक प्रकारको वनस्पति हो। यसको जरालाई हामी बोजो भन्छौं। पात चुप्पी जस्तै वा ग्लाडिओल्स प्रजातिका


फूल जस्तै हुन्छ। आयुर्वेदमा यसको खास महत्व छ। बोजोलाई संस्कृतमा बचा भनिन्छ। संस्कृत भाषामा अभिलेख रहनुले पनि यो सदियौंदेखि प्रयोगमा आएको भन्ने अनुमान गरिन्छ। बोजो एरियसी फेमेलीअन्तर्गत पर्छ। यसको वैज्ञानिक नाम, अकोरस कालामस हो।

कहाँ पाइन्छ ?

बोजो सामान्यतः पहाडी क्षेत्रमा पाइन्छ। काठमाडौंमा समेत कतिपयको घर बगैँचामा बोजो हुन्छ। यो ओसिलो स्थानमा फस्टाउँछ। सिमसार त बोजोको लागि अनुकूल स्थान नै भयो। कति ठाउँमा यो आफैँ उम्रन्छ। कतिपय ठाउँमा भने आफैँले रोप्नुपर्छ। बोजो रोपेको एक वर्षपछि प्रयोग गर्न मिल्छ। यसको जराबाट बोट फैलन्छ। एक पटक राम्ररी फस्टाएको बोजो अक्सर मासिएर जाँदैन। जरा टुक्राएर प्रयोग गरेपछि, अर्को भागबाट पुनः बोट पलाउँछ।

कसरी प्रयोग गर्ने ?

बोजोको जरा वा भनौं कान्डलाई उखेलेर पखाल्ने। त्यसलाई टुक्रा बनाएर त्यतिकै चपाउन सकिन्छ। लामो समय राखेर खानका लागि टुक्रा बनाएर सुकाउन सकिन्छ।



यसरी सुकाएको बोजोलाई सिसाको बोटतलमा राखेर आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ।

के हुन्छ उपचार ?

बोजोको फाइदा अनेकौं छन्। घाँटी दुखेको निको पार्नदिखि भोक जगाउन समेत बोजो उपयोगी हुन्छ। यो पिनासको समस्यामा पनि लाभदायक हुने बताइन्छ। आयुर्वेद विज्ञहरुका अनुसार बोजोले स्नायु प्रणालीमा प्रभाव पार्छ। मेडिकल रिसर्चले समेत यो पुष्टि गरिसकेको बताइन्छ। शरीर लठ्याउनका लागि बोजो प्रयोग गरिन्छ।

* घाँटी दुखेको ठिक हुन्छ।

* शरीर वा जोर्नीको दुखाइ निको पार्न काम गर्छ।

* पेट दुखेको अवस्थामा बोजो सेवन गर्न सकिन्छ। यसले आराम दिन्छ।

* मानसिक तनाव कम गर्न बोजो सेवन गर्न सकिन्छ।

* हिस्टेरिया, अनिन्द्रामा समेत यो उपयोगी हुन्छ।

* यसले स्मरणशक्ति बढाउन काम गर्छ।

* उच्च रक्तचाप नियन्त्रणमा बोजो प्रभावकारी मानिन्छ।

* बोजोले श्वासप्रश्वासको गति सामान्य तुल्याउन सहयोग गर्छ। दम रोगमा यसले प्रभावकारी काम गर्छ।

* पेटको समस्या भएमा बोजो सेवन गर्नुपर्छ।

* पेटको ग्यास निकाल्न, दिसा खुलाउन, बान्ता गराउन पनि बोजो उपयोगी हुन्छ।

कति सेवन गर्ने ?

कुनै पनि औषधीको मात्रा हुन्छ। राम्रो काम गर्छ भन्दैमा धेरै वा जथाभावी सेवन गर्दा त्यसको नकारात्मक असर पर्न सक्छ। नेपाली समाजमा उखान नै छ, धेरै खायो भने अमृत पनि विष हुन्छ।

चूर्ण वा धुलो बनाएर सेवन गर्ने हो भने २५ देखि ५ सय मिलिग्रामसम्म सेवन गर्न सकिन्छ।

कार्यालयबाट प्रकाशित विभिन्न सूचनाहरु



भूमे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

खाबाडबगर, रुकुम (पूर्व)
लुम्बिनी प्रदेश, नेपाल



प्राविधिक सहायक करारमा पदपूर्ती गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०७९/११/०४)

भूमे गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक १ (एक) पद खुला प्रतिस्पर्धाबाट करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमका विवरण र राजस्व तिरेको रसिद सहित कार्यालयमा निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ।

तपसिल:

क्र.स.	विज्ञापन नं.	पद	तह	संख्या
१	२०७९/०८०-५	प्राविधिक सहायक	स्थानीय सेवाको पाँचौ तह सरह	१

१. आवश्यक न्यूनतम योग्यता र अनुभव :-

- सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाण पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उत्तीर्ण भएको।
 - अनुभव र सीप : प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ :-
 - कम्तीमा ३ महिने तालिम लिई आधारभूत कम्प्युटर सीप भएको,
 - पूर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने, विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको।
 - उमेर :- कम्तीमा १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको।
- दरखास्त दिने स्थान :- भूमे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, खाबाडबगर, रुकुम (पूर्व)।
 - दरखास्त दिने अन्तिम मिति :- २०७९/११/१८ कार्यालय समय भित्र
 - आवेदनको दस्तुर :- रु. ५००।- (अक्षरुपी पाँच सय मात्र)
 - छनौटको किसिम :- प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परीक्षा।
 - आवेदन साथ संलग्न कागजातहरु :- आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरु
 - नेपाली नागरिकताको प्रमाण-पत्र
 - न्यूनतम योग्यताको लब्धांक प्रमाण- पत्र
 - चारित्रिक प्रमाण- पत्र
 - अनुभव खुल्ने कागजात
 - २ प्रति पासपोर्ट आकारको फोटो
 - सेवा सुविधा:- स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड, २०७८ को दफा (१३) र (१४) बमोजिम हुनेछ।
नोट :- आवेदनको ढाँचा र प्राविधिक सहायक पदको कार्यविवरण लगायत अन्य जानकारी कार्यालयको वेबसाइट www.bhumemun.gov.np मा उपलब्ध छ।

बसन्ती सुवेदी
रोजगार संयोजक

प्रकाश केस
मुख्य प्रशासकीय अधिकारी

कार्यालयबाट प्रकाशित विभिन्न सूचनाहरु



भूमे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

खाबाङबगर, रुकुम (पूर्व)
लुम्बिनी प्रदेश, नेपाल



सूचना!

सूचना!!

सूचना!!!

भूमे गाउँपालिका, कृषि सेवा केन्द्र, रुकुम (पूर्व) र रुकुमेली समाज विकास केन्द्र, खाद्य सुरक्षा तथा वातावरणमैत्री उद्यम प्रवर्द्धन परियोजना, रुकुम (पूर्व)को संयुक्त आयोजनामा तपशिलको मिति, समय र स्थानमा भूमे गाउँपालिका स्तरीय बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम सञ्चालन हुन गईरहेकोले भूमे गाउँपालिका भित्रका सम्पूर्ण कृषक आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुले आफुले उत्पादन गरेको कृषि/पशुपन्छीजन्य बाली/वस्तुहरु जस्तै: खाद्यान्न (रैथाने) बाली, दलहन (रैथाने बाली), मसला बाली, फलफूल बाली, तरकारी बाली, हस्तकला, लघु उद्यम, पशुपालन, पन्छीपालन लगायत आफुसँग उत्पादित अन्य विविध बाली/वस्तुहरु उक्त मेलामा दर्ता/उपलब्ध गराई सम्मान तथा पुरस्कार जित्नुहुन अनुरोध गर्दछौं । साथै, उक्त कृषि मेलालाई अवलोकन गरेर भरपुर मनोरञ्जनको लागि सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

तपशिल:

मिति:- २०७९/११/१२ र १३ गते

स्थान:- भूमे गाउँपालिका वडा नं.-२, खाबाङ बगर, (मारिङ्ग बहुउद्देश्यीय सहकारी संस्थाको प्राङ्गण), रुकुम (पूर्व)

बाली/वस्तु दर्ता मिति:- २०७९/११/१२ गते शुक्रबार विहान ०८:०० बजेदेखि बेलुका ०५:०० बजे सम्म

सम्मान तथा पुरस्कार वितरण:- मिति २०७९/११/१३ गते शनिबार दिउँसो ०९:०० बजे ।

आयोजक:

भूमे गाउँपालिका, रुकुम (पूर्व)

रुकुमेली समाज विकास केन्द्र, रुकुम (पश्चिम) ।

स्वतन्त्र राज चौधरी
कृषि प्रसार अधिकृत

भूमे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
खाबाङबगर, रुकुम (पूर्व)
लुम्बिनी प्रदेश, नेपाल
२०७९

शिव प्रकाश पडराल
अध्यक्ष (सिडी)